



चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

📠फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

मिति २०७६।०५।२० गतेको गाउँ कार्यपालिका बैठकको निर्णयहरू

१. आ.व.२०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रमको समीक्षा गर्दै चालु आ.व. २०७६/७७ को स्थानीय सरकारको नीति, बजेट तथा कार्यक्रमलाई समयमा नै कार्यान्वयन गर्न कार्य तालिका बनाई कार्यक्रम सञ्चालन गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णय गरियो ।
२. चामे गाउँपालिका क्षेत्रभित्रको स्थायीरूपमा फोहोर मैला व्यवस्थापन गर्न वडा नं. ४ को छार्थाडमा फोहोर मैलाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का आधारमा डम्पीङ्ग साइट र रिसाईकल हुने सामग्री संकलन केन्द्रको निर्माणका लागि बोलपत्र आव्हान गर्ने कार्य, फोहोर मैला व्यवस्थापनका लागि आवश्यक पर्ने ट्र्याक्टर चालक श्रेणीविहिन हलुका सवारी चालक पहिलो स्तर १ (एक) र फोहोर मैला लोड/अनलोड सहयोगी (श्रेणीविहिन) पहिलो स्तर २ (दुई) गरी ३ (दुई) जना कर्मचारीको दरबन्दी स्वीकृति गर्ने तथा सेवा करारका लागि प्रकृया अघि बढाउन कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने र फोहोर मैलाको देहाय बमोजिमको महशुल निर्धारण गर्ने निर्णय गरियो ।

क्र.सं.	विवरण	मासिक महशुल दर	कैफियत
१	व्यक्तिगत आवासका लागि	५०.००	
२	सरकारी कार्यालय एवम् आवासका लागि	१५०.००	
३	किराना/अन्य पसल व्यवसायिकका लागि	१५०.००	
४	पर्यटन व्यवसायिकका लागि	१५०.००	

३. चामे गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरूले चामे गाउँपालिका शिक्षा नियमावली, २०७५ बमोजिम गठन भएका विद्यालय व्यवस्थापन समितिमा गाउँपालिकाको एक जना प्रतिनिधि रहने व्यवस्था भएकोमा श्री लोकप्रिय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा सामाजिक विकास समितिका संयोजक एवम् वडा नं. १ का वडा अध्यक्ष श्री आषिष गुरुडलाई सदस्य मनोनयन गर्ने र गौरी शंकर आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिमा सामाजिक विकास समितिका सदस्य एवम् कार्यपालिका सदस्य श्री फूलमाया गुरुडलाई सदस्य मनोनयन गर्ने निर्णय गरियो ।
४. चामे गाउँपालिकास्थित सबै वडाहरूमा रहेका वस्तीमा खानेपानीको व्यवस्थापन व्यवस्थित र सर्वसुलभ नहुँदा गाउँका बासिन्दाले कठिनाई महशुस गरिरहेकोमा हालसम्म खानेपानीको व्यवस्थापनको जिम्मा लिएको चामे यूवाक्लवले स्थानीय सरकार गठन र सञ्चालन भैरहेको अवस्थामा खानेपानी व्यवस्थापन क्लवले गर्न सान्दर्भिक नहुने भएकोले क्लवले लिएको खानेपानीको व्यवस्थापन स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय सहितको पत्र प्राप्त भएको हुँदा चामे गाउँपालिकास्थित सम्पूर्ण वडाहरूको खानेपानीको व्यवस्थापन गाउँपालिकाबाटै गर्ने, सोको लागि आवश्यक पर्ने कार्यालयको स्वीकृत दरबन्दीमा रहेको खा.पा.स.टे.सहायक



चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

चौथो १ (एक) सहित खा.पा.स.टे.सहयोगी (श्रेणीविहिन) पहिलो स्तर २ (दुई) र मिटर रिडर सहायक चौथो १ (एक) गरी जम्मा ४ (चार) जना खानेपानी तर्फ कर्मचारीको दरबन्दी स्वीकृति गर्ने तथा सेवा करारका लागि प्रकृया अघि बढाउन कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने र खानेपानीको देहाय बमोजिमको महशुल निर्धारण गर्ने निर्णय गरियो ।

क्र.सं.	विवरण	मासिक महशुल दर	कैफियत
१	व्यक्तिगत आवासिय प्रयोजन	१००.००	
२	सरकारी कार्यालय एवम् आवासिय प्रयोजन	३००.००	
३	पर्यटन व्यवसायिक प्रयोजन	२००.००	
४	अन्य व्यवसायिक प्रयोजन	१००.००	

५. यस कार्यालयको वडा नं. ४, नयाँबजार स्थित प्रशासकीय भवनको भुई तलामा रहेका सटरहरू सिलबन्दी दरभाउपत्र मार्फत भाडामा दिन सूचना आवाहन गरी सटर नं. ३ र ४ नेपाल बैंक लिमिटेडलाई परेको र बैंक पूर्णरूपमा स्थानान्तरण गर्न थप कोठा आवश्यक पर्ने भनी माग गरेकोमा उक्त बैंकलाई कार्यालय परिसरमा राख्न सके कार्यालयको सुरक्षा एवम् राजस्व संकलनमा समेत सहयोग हुने हुँदा कार्यालयको भुई तलाको दक्षिण पश्चिममा रहेको कोठा र पहिलो तलाको दक्षिण पश्चिममा रहेका तीन कोठाको क्षेत्रफल १७०० वर्गफिट प्रति वर्गफिट रु. १३०।- का दरले वार्षिक रु. २,२१,०००।- र सटरहरूको प्रति सटर रु. ८५,०००।- का दरले दुई सटरको वार्षिक रु. १,७०,०००।- गरी जम्मा रु. ३,९१,०००।- वार्षिक भाडा कायम गर्ने अध्यक्षस्तरीय निर्णयलाई अनुमोदन गर्ने र प्रत्येक दुई वर्षमा नियमानुसार भाडा वृद्धि गर्ने गरी १० (दश) वर्षका लागि सम्झौता गर्न कार्यपालिकालाई निर्देशन दिने निर्णय गरियो ।

६. चामे गाउँपालिकाको वडा नं. ४ नयाँबजारमा रहेको प्रशासकीय भवनको सरसफाई गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा (८) मा सरसफाई सम्बन्धी पद प्रतिस्पर्धाको आधारमा सेवा करारबाट मात्र लिन सकिने व्यवस्था भएकोले आंशिक अवधि (विहान ७ बजेदेखि विहान ११ बजेसम्म) का लागि सेवा करारमा लिन नियमानुसार प्रकृया अघि बढाउन कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णय गरियो ।

७. चामे गाउँपालिकाको केन्द्रदेखि करिब ११ किलोमिटरको दूरीमा रहेको गाउँपालिकाको प्रदेश द्वारमा अवस्थित वडा नं. १ को तिमाङमा बस्ती विकास हुँदै गएको पर्यटकीय हिसाबमा अन्नपूर्ण पदमार्गको मनाङ खण्डको उद्गम स्थल रहेको यस वडामा सुरक्षाको राम्रो प्रबन्ध नभएको हुँदा प्रहरी चौकी स्थापनाका लागि जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला सुरक्षा समितिबाट निर्णय गराई गण्डकी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र संघीय सरकार, गृह मन्त्रालयमा माग गर्ने निर्णय गरियो ।



चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

📠फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

८. लैङ्गिक हिंसा, मानव बेच विखन, लागु औषध, मद्यपान र धुम्रपान विरुद्धको अभियानमा जिल्ला प्रहरी कार्यालय, चामे, मनाङ मातहतमा रहेको सामुदायिक प्रहरीसँग सहकार्य गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरियो ।
९. चामे गाउँपालिकाको वडा कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित वडाका वडा अध्यक्ष लामो समयसम्म वडा बाहिर जानु पर्ने भएमा जेष्ठ वडा सदस्यलाई लिखितरुमा नै कार्यवाहक वडाध्यक्षको जिम्मेवारी तोक्ने व्यवस्थालाई कडाईका साथ पालना गर्न गराउन निर्देशन दिने र एक महिना भन्दाबढी अवधि वडा बाहिर रहनु पर्ने भएमा उक्त अवधिको सञ्चार र इन्धन सुविधा कार्यवाहक वडाध्यक्षलाई उपलब्ध गराउने निर्णय गरियो ।
१०. पर्यटन वर्ष २०१९-२०२२ सम्मलाई सफल पार्न चामे गाउँपालिका भित्र पर्यटन प्रवर्द्धनका लागि पर्यटन प्रवर्द्धन स्थानीय उपसमितिले तय गरेका कार्यक्रमलाई आवश्यक पर्ने बजेटको व्यवस्था गरी सफलतापूर्वक सञ्चालन गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णय गरियो ।
११. जिल्ला सदरमुकाममा अवस्थित चामे गाउँपालिकाले जिल्ला समन्वय प्रमुखको संयोजकत्वमा गठन हुने संविधान दिवस समारोह जिल्ला समितिले तय गरेका कार्यक्रमलाई सहकार्य गर्दै भव्यरूपमा असोज २, ३ र ४ गतेसम्म राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरियो ।
१२. चामे गाउँपालिकालाई पूर्णरूपमा मर्स्याङ्दी नदीले बिचबाट चिरेर बगीरहेको हुँदा नदीको दुबैतर्फ बगाएर ल्याएको बालुवालाई विपद् जोखिमका हिसाब र पर्यावरणमा असर नपर्ने गरी वर्षायाम जेठ देखि असोज मसान्तसम्म सबै वडाका घाटमा मेसिन प्रयोग नगरी नियमानुसार बालुवा उत्खन्न गर्न वडा कार्यालयलाई निर्देशन दिने, हुंगा खानीलाई व्यवस्थितरूपमा सञ्चालन गर्न एवम् चोरी निकासी रोक्न सम्बन्धित वडा अध्यक्षको नेतृत्वमा रहेको वडा समितिलाई जिम्मेवारी दिने र गाउँपालिका भित्र गिट्टी सम्बन्धी व्यवसायी गर्ने व्यक्ति वा फर्मलाई नियमानुसार करको दायरामा ल्याउने निर्णय गरियो ।
१३. चामे गाउँपालिकाभित्र स्थायीरूपमा बसोबास गरेका बासिन्दाका छोरा छोरीहरूले विज्ञान विषय लिई कक्षा ११ र १२ को नतिजामा औसतमा ए ग्रेड भन्दा बढी अंक प्राप्त गर्ने मध्ये एक जना छात्र र एक जना छात्रालाई जनई रु. ५० हजार र उच्च शिक्षा तर्फ एम.वि.वि.एस./वि.ई./ वि.एस.सी.कृषि/वि.एस.सी.पशु अध्ययरत विद्यार्थीको लागि स्थानीय शिक्षा समितिले तय गरेको मापदण्डका आधारमा बढी अंक हाँसिल गर्ने विद्यार्थीलाई



चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

एम.वि.वि.एस.तर्फ रु. २ लाख र वि.एन./वि.फर्मा/वि.एम.एल.टी./वि.ई./वि.एस.सी.नर्सिङ्ग/वि.एस.सी.कृषि/
वि.एस.सी.पशु तर्फ रु. १ लाख प्रत्येक व्याचलाई छात्रवृद्धि प्रदान गर्ने निर्णय गरियो ।

१४. स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७४ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी चामे गाउँपालिकामा हुने सम्पूर्ण खरीद प्रकृत्यालाई सहज एवम् सर्वव्यापी र कानून सम्मत बनाउन चामे गाउँपालिका खरीद नियमावली २०७६ को मस्यौदालाई गाउँ कार्यपालिकाको विधेयक समितिमा व्यापक छलफल भई पारित गरी स्वीकृतिका लागि गाउँ कार्यपालिकाको बैठकमा पेश हुन आएको खरीद नियमावलीलाई नियमावलीमा भएका व्यवस्थाको अध्ययन एवम् छलफल मार्फत पारित गरी स्वीकृत गर्ने निर्णय गरियो ।
१५. चामे गाउँपालिका भित्र पक्की भवन निर्माण गर्ने क्रम बढ्दो मात्रमा रहेको हुँदा व्यवस्थित शहर निर्माणका लागि समयमै भवन निर्माण मापदण्ड बनाई लागू गर्नुपर्नेमा हाललाई संघीय सरकारबाट कार्यान्वयनमा ल्याईएको बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ लाई भवन निर्माणको लागि नक्शापास गर्दा कडाईका साथ पूर्णरूपमा पालना गर्ने गराउने निर्णय गरियो ।